

**कल्याणकारी योजना निर्देशनालय**

**बलाध्यक्ष विभाग**

**जंगी अड्डा**

**प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना**

१. सैनिक कल्याणकारी कोष अन्तरगत संचालित विविध कार्यक्रमहरू मध्ये शैक्षिक सत्र २०७७ को प्रधान सेनापति छात्रवृत्ति प्रदान गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

२. **छात्रवृत्ति विवरण:**

(क) **छात्रवृत्ति रकम:** प्रति विद्यार्थी वार्षिक एकमुष्ट रु. २००००।- (बीसहजार)

(ख) **छात्रवृत्ति पाउने विद्यार्थी:** जंगी कारवाहीमा वीरगती प्राप्त तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका सैनिकका ६ वर्ष देखि १८ वर्षसम्मका छोरा छोरीहरू सैनिक आवासिय महाविद्यालयहरू र ईमप्यानल स्कुलहरू बाहेक अन्यत्र अध्ययन गर्ने २ जना छोरा छोरीहरूलाई प्रतिव्यक्ति वार्षिक रु.२००००।-का दरले (२ जनाले मात्र)

(ग) **अध्ययनरत कक्षा :** १ देखि

(घ) **विद्यार्थीहरूको उमेर:** ६ वर्ष देखि १८ वर्ष (न) ननाघेको हुनुपर्ने ।

३. **छात्रवृत्ति पाउन योग्य विद्यार्थीहरूको विवरण:**

(क) नेपाली सेनाका जंगी कारवाहीमा वीरगति तथा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका सैनिकका सहोदर छोरा/छोरी हुनुपर्ने ।

(ख) हिताधिकारीहरूको २ जना सन्तती छोरा/छोरीले मात्र छात्रवृत्ति प्राप्त गर्ने ।

(ग) निवेदन पेश गरेको वर्ष भन्दा अघिल्लो वर्षको वार्षिक परीक्षामा सरकारी सामुदायिक तथा संस्थागत निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको उत्तीर्ण भएको लब्धाघङ्क पत्रको प्रतिलिपि ।

(घ) नेपाल सरकारबाट मान्यता प्राप्त विद्यालय तथा महाविद्यालय (कलेज) हरूमा अध्ययनरत हुनुपर्ने ।

४. **छात्रवृत्ति पाउन योग्य नहुने विद्यार्थीहरूको विवरण:**

(क) कल्याणकारी कोषको व्ययभारमा सञ्चालित महाविद्यालय/विद्यालय/ईमप्यानल स्कुलहरू (नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत सञ्चालित महाविद्यालयहरू समेत) मा अध्ययनरत विद्यार्थीहरू ।

(ख) यदि उक्त महाविद्यालय/विद्यालयहरूमा (पूर्ण वा आंशिक सहूलियत शुल्कमा बाहेक) सःशुल्क अध्ययनरत वा गैरसैनिक तर्फको कोटामा अध्ययनरत विद्यार्थी भए सम्बन्धितबाट दिएको शिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने ।

(ग) हिताधिकारीहरूको सन्ततीले हाल संचालित Empanelled मा सम्झौता भएका शैक्षिक संस्थाहरूमा अध्ययनको सुबिधा नलिएको हुनुपर्ने ।

(घ) रितपूर्वकको कागजाद तथा तोकिएको समय भित्र निवेदन पेश नगर्ने विद्यार्थीहरू ।

५. **निवेदन साथ अनिवार्य रूपमा पेश गर्नुपर्ने कागजातहरू:**

(क) आमा र बच्चा दुवैको पेन्सन पत्रको फोटोकपी प्रति १/१

(ख) मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि १

(ग) एकमात्र श्रीमती खुलेको गा.वि.स./ न.पा.को सिफारिस पत्र १

(घ) नाता प्रमाणित पत्रको प्रतिलिपि १

(ङ) बच्चाको जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि १

(च) लब्धाघङ्क प्रमाण पत्रको प्रतिलिपि १

(छ) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि १

(ज) उक्त छात्रवृत्ति यो भन्दा पहिला लिई रहेको हकमा हरियो पेन्सन पत्राको अन्तिम पृष्ठमा उल्लेख भएको कल्याणकारी दर्ता नम्बर (फायल नम्बर) खुलाई पठाउनु पर्नेछ ।

६. निवेदन दिने स्थान र मिति:

(क) मिति: २०७७/१२/२५ गते सम्म ।

(ख) स्थान: उपत्यका भित्र बसोबास गर्नेहरूको हकमा श्री कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा र उपत्यका बाहिर बसोबास गर्नेहरूको हकमा आफुलाई पायक पर्ने नेपाली सेनाको यूनिट/फर्मेशन ।

७. अन्य जानकारी:

(क) माथि उल्लेखित बुंदाहरू बमोजिम त्यस कार्यालय, विभाग, निर्देशनालय, पृतना, बाहिनी तथा युनिटहरूले प्राप्त हुन आएको निवेदनहरू उपर प्रारम्भिक छनौट गरी २०७७ साल चैत्र २५ गते सम्म कल्याणकारी योजना निर्देशनालयमा प्राप्त हुने गरी पठाउन हुन ।

८. कल्याणकारी योजना निर्देशनालयको लक्ष्य उपरोक्त छात्रवृत्ति सहि व्यक्तिहरूले पाई शैक्षिक अध्ययनको अवसर प्राप्त गराउने तथा यसको दायरा फराकिलो बनाउदै लैजाने रहेको हुंदा गलत नियतका निवेदकहरूलाई निरुत्साहित गर्न समयमा नै सम्बन्धितहरूलाई जानकारी गराई दिने व्यवस्था हुन ।

९. थप केही जानकारी लिनु परेमा श्री कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डाको फोन नं. ०१४२२५९४३ मा सम्पर्क राख्न सकिने छ । साथै, नेपाली सेनाको website [www.nepalarmy.mil.np](http://www.nepalarmy.mil.np) नेपाली बाट समेत जानकारी प्राप्त गर्न सकिने छ ।